



सुन्दरहरैँचा नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

विराटचौक, मोरङ, १ नं प्रदेश, नेपाल

सूचना नं. ४ (प्रकाशन मिति २०७५.०८.०३ उदघोष दैनिक)

यस कार्यालयबाट तपसिलमा उल्लेखित निर्माण कार्य खरिद प्रकियाबाट गराउनुपर्ने भएकोले इच्छुक इजाजत प्राप्त फर्म/कम्पनीबाट निम्न शर्तहरूको अधिनमा रहि रितपूर्वकको सिलबन्दी दरभाउपत्र आहवान गरिएको छ ।

शर्तहरू

- इच्छुक योग्यता पुगेका सिलबन्दी दरभाउपत्रदाताले १५ औं दिन कार्यालय समय भित्र यस कार्यालयबाट फिर्ता नहुने गरी तपसिल बमोजिमको नगदै तिरेको नगदी रसिदका साथ २०७५/०७६ को लागि नविकरण भएको इजाजतपत्र, स्थायी लेखा नम्बर तथा मुल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र र आ व २०७४/०७५ को कर चुक्ता गरेको प्रमाणपत्र प्रतिलिपी संलग्न राखी दरभाउपत्र फारम खरिद गर्न सकिनेछ ।
- सिलबन्दी दरभाउपत्रहरू १६ औं दिनको १२ बजे भित्रमा दर्ता गराइ सक्नु पर्नेछ । प्राप्त दरभाउपत्रहरू सोही दिनको १ बजे दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा यस कार्यालयमा नियमानुसार खोलिनेछ । दरभाउपत्रदाता वा निजको प्रतिनिधीहरू उपस्थित नभएमा पनि उक्त दरभाउपत्रहरू खोल्न बाधा पर्ने छैन ।
- दरभाउपत्र साथ तपसिलमा उल्लेखित धरौटी बापतको रकम यस कार्यालयको कृषि विकास बैंक शाखा कार्यालय बिराटचौक स्थित धरौटी खाता नं ०६०१५०११४७६३००३० मा नगदै दाखिला गरेको सक्कल बैंक भौचर वा कम्तीमा ७५ दिनको म्याद भएको मान्यता प्राप्त 'क' बर्गको बाणिज्य बैंकबाट यस कार्यालयको नाममा जारी भएको सक्कल बैंक जमानत (*Old Security Money*) पेश गर्नुपर्नेछ ।
- दरभाउपत्र भर्दा प्रत्येक आइटमको दररेट अंक र अक्षरमा स्पष्ट हुने गरी लेख्नु पर्नेछ । अंक र अक्षरमा फरक भएमा अक्षरमा लेखीएको लाइ मान्यता दिइनेछ ।
- रित नपुगी वा म्याद नाघी आएका सिलबन्दी दरभाउपत्र उपर कुनै कार्यवाही गरिने छैन ।
- दर्ता भएका सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने वा अस्वीकृत गर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
- दरभाउपत्र पेश गर्दा पेश गर्नेको पत्राचार ठेगाना, सम्पर्क फोन नं, फ्याक्स नं, इमेल स्पष्ट सँग लेख्नुपर्नेछ ।
- दरभाउपत्र पेश गर्दा खासको बाहिर माथी पेश गर्ने फर्म/कम्पनीको नाम र ठेक्का नं, कामको बिबरण लेखी तल यस कार्यालयको नाम लेख्नुपर्नेछ ।
- एउटा फर्मको नाममा खरिद गरिएको दरभाउपत्र फाराम अर्को फर्मको नाममा दाखिला गर्न पाइने छैन ।
- दरभाउपत्र खरिद र दर्ता गर्ने दिन सार्वजनिक बिदा परेमा क्रमश सो को भोलीपल्ट बुदा १ र २ बमोजिम खरिद र दर्ता गरिनेछ ।
- यस सूचनामा उल्लेख नभएको अन्य कुराहरूको हकमा सार्वजनिक खरिद ऐन २०६३ सार्वजनिक खरिद नियमावली २०६४ र प्रचलित एन नियम बमोजिम हुनेछ ।
- यस सम्बन्धी अन्य कुरा बुझ्नुपरेमा कार्यालय समयमा सम्पर्क राखी बुझ्न सकिनेछ र यस कार्यालयको वेवसाइट www.sundarharaihamun.gov.np मा समेत हेर्न सकिनेछ ।

तपसिल

| सि न | ठेक्का नं | कामको विवरण | ल.इ. रकम भ्याटबाहेक | धरौटी रकम | दरभाउपत्र दस्तुर |
|------|---|---|---------------------|-----------|------------------|
| 1 | <i>SHM/MOR/W/SQ/R</i> <i>0 09-2075/076</i> | वडा नं. ८ को भुल्केमार्ग स्थित भुल्केकोशीमा कल्भर्ट निर्माण | १६९२६१९.२२ | ५४०००.०० | १०००.०० |
| 2 | <i>SHM/MOR/W/SQ/R</i> <i>0 10-2075/076</i> | वडा नं. १ स्थित पचाम-सलकपुर रोडमा कल्भर्ट निर्माण | १४२७१३०.८९ | ४६०००.०० | १०००.०० |
| 3 | <i>SHM/MOR/W/SQ/R</i> <i>0 11-2075/076</i> | वडा नं. ११ स्थित बेलेपुर-कर्जुना रोडमा कल्भर्ट निर्माण | १६९०२८७.०९ | ५४०००.०० | १०००.०० |